

स्प्रिङ्गफिल्ड सिटी लाइब्रेरीबाट क्रोमबुक पैचो

स्प्रिङ्गफिल्ड सिटी लाइब्रेरी (Springfield City Library) बाट क्रोमबुक (Chromebook) पैचोमा स्वागत!

क्रोमबुकहरू संघीय सञ्चार आयोग (Federal Communications Commission, FCC) द्वारा आर्थिक सहायता-प्राप्त आपतकालीन जडान कोष (Emergency Connectivity Fund; ECF) बाट पाएको अनुदानमार्फत सम्भव भएका छन्। यस कार्यक्रमको लक्ष्य भनेको क्षमता नभएकाहरूलाई इन्टरनेटमा पहुँच प्रदान गर्न आवश्यक प्रविधि उपलब्ध गराउनु हो।

क्रोमबुक पैचो लिनुअघि तपाईंले जान्नुपर्ने केही बुँदाहरू यहाँ छन्:

- क्रोमबुक पैचो लिने व्यक्तिको उमेर १८ (अठार) वर्षको हुनुपर्छ र उक्त व्यक्तिले पुस्तकालयको नियम राम्ररी पालना गरेको हुनुपर्छ।
- पुस्तकालयको एउटा कार्ड भएका व्यक्तिलाई एउटा मात्र क्रोमबुक दिइन्छ।
- क्रोमबुकहरू १४ दिनका लागि पैचोमा लिन सकिन्छ। यदि फिर्ता गर्न भनेर तोकिएको मितिपछि ३ (तीन) दिनभित्र क्रोमबुक फिर्ता गरिएन भने, उक्त उपकरण बन्द हुनेछ र क्रोमबुक प्रयोग गर्न नसकिने हुनेछ। म्याद थपिरहने अनुमति हुँदैन।
- क्रोमबुकहरू पुस्तकालय वितरण शाखाको डेस्कबाट पैचोमा लैजानु र त्यहीं फिर्ता गर्नुपर्छ। कृपया उक्त उपकरण आफू नै गएर तपाईंले पुस्तकालयको जुन शाखाबाट पैचो लिनुभएको थियो, त्यहीँका कर्मचारीलाई फिर्ता गर्नुहोस्। त्यसो गर्नाले तपाईंले उक्त उपकरण फिर्ता गरेको खुलाउन सजिलो हुन्छ, कार्ड फिर्ता पाउनुहुन्छ र उक्त उपकरण अरू कसैलाई दिन तयार हुन्छ। किताब फिर्ता गर्न राखिएका ठूला बाकसमा क्रोमबुक नहालिदिनुहोस्।
- बिजुलीमा जोड्ने तार र बोक्ने थैलो (झोला) सहित गरी क्रोमबुकहरू पुस्तकालयमा जस्तो राम्ररी काम गर्ने अवस्थामा तिनीहरूलाई लगिएको थियो, त्यस्तै अवस्थामा फिर्ता गरिनुपर्छ। कृपया पूरै चार्ज भएको क्रोमबुक फिर्ता गर्नुहोस्।
- घर लैजाँदा क्रोमबुक पैचो लिने मानिसको जिम्मेवारीमा रहन्छ। पैचो लिने मानिसहरूले क्रोमबुक चलाउँदा पुस्तकालयको इन्टरनेट स्वीकार्य प्रयोग नीति (internet acceptable use policy) को पालना गर्नुपर्नेछ।
- यदि क्रोमबुकमा क्षति भएको छ, वा यसले काम गरिरहेको छैन भने यसलाई पुस्तकालय वितरण शाखाको डेस्कमा फर्काउनुहोस् र कर्मचारीहरूलाई क्षतिको प्रकृतिबारे विवरण दिनुहोस्।
- क्रोमबुक प्रयोग गरी पहुँच गरिएका / सारिएका कुनै पनि फाइल, तथ्याङ्क, वा व्यक्तिगत जानकारीका लागि पुस्तकालय जिम्मेवार हुँदैन। क्रोमबुकलाई प्रत्येक प्रयोगपछि फेरि पहिलेको जस्तो बनाइनेछ।
- तथ्याङ्कको हानि, वा गोप्यता आक्रमणहरूसहित क्रोमबुकको प्रयोगसम्बन्धी प्रत्यक्ष, अप्रत्यक्ष वा परिणामात्मक क्षतिको लागि पुस्तकालयको कुनै उत्तरदायित्व हुनेछैन। क्रोमबुक प्रयोग गर्नेहरूले आफ्नै जोखिममा त्यसो गर्नुपर्छ र उहाँहरू नै उक्त कामका लागि पूर्ण उत्तरदायी हुनुहुन्छ।
- पुस्तकालय उपकरण वा सेवाहरू प्रयोगसम्बन्धी गैरकानुनी कामहरू पनि अभियोगको विषय हुनसक्छ।

क्रोमबुकको प्रयोग:

- क्रोमबुक चलाउनका लागि कीबोर्डको माथिल्लो दायाँ कुनामा रहेको पावर बटन थिचेर खोल्नुहोस् ।
- तपाईंले पहिले नै दर्ता गरेको छ भने गुगलको लग-इन (Google login) वा यदि छैन भने अतिथि (Guest) का रूपमा क्रोमबुक चलाउने विकल्प छान्न सक्नुहुन्छ ।
- वाइफाइ नेटवर्क (Wi-Fi network) मा जोड्न स्क्रिन (screen) मा आउने निर्देशनहरू पालना गर्नुहोस् ।
- नचलाएका बेला, क्रोमबुक आफैं स्लीप मोड (निभेको जस्तो अवस्था) मा जानेछ, वा तपाईंले यसलाई बन्द गर्न सक्नुहुन्छ ।

आफूलाई चाहिएका बेलामा चलाउन मिल्ने अवस्थामा छ भनेर पक्का गर्न क्रोमबुकलाई चार्ज गर्न नबिर्सनुहोस् । क्रोमबुक चार्ज गर्न, यूएसबी (USB) पोर्टमा पावर एडाप्टर (power adapter) जोड्नुहोस् र त्यसको अर्को छेउ बिजुली आउने प्वाल (outlet) मा जोड्नुहोस् । कति चार्ज भयो भन्ने संकेत स्क्रिनको तल बायाँ भागमा देखिन्छ ।

समस्याहरू? सहायताका लागि कृपया स्थानीय स्प्रिङ्गफिल्ड सिटी लाइब्रेरी आफ्नो कुनै शाखामा सम्पर्क गर्नुहोस्, वा लाइब्रेरीको वेबपेज हेर्नुहोस् ।

क्रोमबुक मञ्जूरनामा

पैचो लिने व्यक्तिको नाम-थरको प्रथमाक्षर _____ मसँग इन्टरनेट पाउने उपकरण वा सेवाहरूमा पहुँच छैन भन्ने कबुल गर्छु । मैले उक्त पहुँचका लागि क्रोमबुक पैचो लिइरहेको छु ।

कर्मचारी प्रयोजन

फिर्ता गर्नुपर्ने मिति: _____

पैचो लिने व्यक्तिको नाम: _____ फोन # _____

पैचो लिने व्यक्तिको दस्तखत: _____ मिति: _____

पैचो लिने व्यक्तिको पुस्तकालय कार्ड नम्बर: _____

क्रोमबुक आईडी _____ सिरिअल # _____

घर लगिएको मिति: _____ कर्मचारीको नाम-थरको प्रथमाक्षर _____

फिर्ता गरिएको मिति: _____ कर्मचारीको नाम-थरको प्रथमाक्षर _____